



स्कूल छनौट - बारम्बार सोधिने प्रश्नहरू प्रशासन

स्कूल छनौट विभाग (स्कूल च्वाइस डिभिजन) कहाँ अवस्थित छ?

स्कूल च्वाइस डिभिजन 430 Cleveland Avenue (४३० क्लिभल्याण्ड एभिन्यू) कलम्बस सिटी स्कूल्स सेन्ट्रल एन्रोल्मेन्ट सेन्टर (केन्द्रीय भर्ना केन्द्र)मा अवस्थित फोर्ट हेइस क्याम्पसको प्राङ्गणमा छ। यसको फोन नम्बर ६१४-३६५-७४५९ हो।

मेरो बच्चा हाल कलम्बस सिटी स्कूल्समा छैन तर म कलम्बस सिटी स्कूल्स डिस्ट्रिक्टमा बस्छु। मेरो बच्चा कहाँ स्कूल जानेछ भनेर म कसरी पत्ता लगाउन सक्छु?

अभिभावक/संरक्षकहरूले ठेगानाद्वारा तोकिएको आफ्नो विद्यालय पत्ता लगाउन कलम्बस सिटी स्कूल्सको वेबसाइट ccsoh.us/enroll मा गएर 'Find Your School' नामक ट्याबमा क्लिक गर्न सक्नु हुन्छ वा वहाँहरू डिभिजन अफ स्कूल च्वाइसको कार्यालय जान वा (614-365-7459) मा कल गर्न सक्नुहुन्छ या त FACTline (फ्याक्टाइन) 614-221-3228 (FACT) मा पनि फोन गर्न सक्नुहुन्छ।

यदि मैले ठेगानाका आधारमा तोकिएको विद्यालय बाहेक अन्य विद्यालय मन पराउँछु भने के हुन्छ?

अभिभावक/संरक्षकहरूले अर्को स्कूल वर्षकालागि स्कूल छनौट लट्री (चिट्ठा) प्रक्रिया मार्फत अर्को परम्परागत वा वैकल्पिक स्कूलकालागि आवेदन दिन सक्छन्। आवेदन पेश गर्नु अघि विद्यालयमा गएर विद्यालयको प्रोफाइल पढेर वा विद्यालय छनौट मेलामा गएर आफ्ना छनौटहरूको छानबिन गर्न अभिभावकहरूलाई अत्यधिक प्रोत्साहन गरिन्छ।

२०** - २०** स्कूल वर्षकालागि स्कूल छनौट लट्री अन्तर्गतको नियुक्तिहरूकालागि समयरेखा के हो?

हाई स्कूल र मिडल स्कूलकालागि इलेक्ट्रोनिक चिट्ठा ड्रमा आवेदन समावेश गर्न आवेदन (Insert Date) र (Insert Date) बीचमा इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टल (Infinite Campus Parent Portal) मा स्कूल छनौट लिङ्क मार्फत पेश गर्नुपर्छ। ढिलो आवेदकहरूलाई लट्री म्याद भित्रै आवेदन दिएका सबै देखि पछि प्रतीक्षा सूचीको अन्तमा थपिनेछ। अन्तिम मितिमा आवेदन दिनाले विद्यार्थीलाई चाहिएको स्कूलहरू मध्ये एउटाकालागि विचार गर्ने राम्रो अवसर दिन्छ। प्रतीक्षा सूचीको अन्तिम मिति भन्दा अघि नै आवेदन दिनाले विद्यार्थीलाई चाहिएको स्कूलहरू मध्ये एउटाकालागि मान्यता पाउन राम्रो अवसर दिन्छ।

एलिमेन्ट्री स्कूलकालागि इलेक्ट्रोनिक लट्री (चिट्ठा) ड्रमा आवेदन समावेश गर्न आवेदन (Insert Date) र (Insert Date) अघि इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टलमा स्कूल छनौट (School Choice) लिङ्क मार्फत पेश गर्नुपर्छ। ढिलो आवेदकहरूलाई लट्री म्याद भित्रै आवेदन दिएका सबै देखि पछि प्रतीक्षा सूचीको अन्तमा थपिनेछ। प्रतीक्षा सूचीको अन्तिम मिति भन्दा अघि नै आवेदन दिनाले विद्यार्थीलाई चाहिएको स्कूलहरू मध्ये एउटाकालागि मान्यता पाउन राम्रो अवसर दिन्छ।

यदि तपाईंको बच्चा हाल कलम्बस सिटी स्कूल्समा पढ्छ भने तपाईंले लट्री आवेदन पेश गर्नकालागि एउटा इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टल खाता सिर्जना गर्नुपर्ने हुन्छ। इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टल खाता बनाउनकालागि तपाईंसँग तपाईंको GUID (जी यु आइ डि-पहुँच कुञ्जी) को जानकारी हुनुपर्दछ, जुन तपाईंको बच्चाको विद्यालयबाट प्राप्त गर्न सकिन्छ। प्यारेन्ट पोर्टल र स्कूल छनौट आवेदनका सम्बन्धमा चरणबद्ध भिडियोहरू र कागजातहरू उपलब्ध छन्। कलम्बस सिटी स्कूल्सको वेबपेज www.ccssoh.usमा जानुहोस् र "प्यारेन्ट" मा क्लिक गर्नुहोस् र पृष्ठको बायाँ छेउमा रहेको प्यारेन्ट पोर्टल लिङ्कमा क्लिक गर्नुहोस्।

यदि तपाईंको बच्चा हाल कलम्बस सिटी स्कूल्समा भर्ना गरिएको छैन भने तपाईंले <http://ccsoh.us/Enrollment.aspx> (<http://lccsoh.us/Enrollment.aspx>) मा गएर स्पीडिपास (SpeedyPass) मार्फत अनलाइन दर्ता पूरा गर्न आवश्यक छ। अनलाइन प्रि-रेजिष्ट्रेशनको अन्तिम चरणमा पुगेपछि तपाईंले भर्ना विशेषज्ञसँग भेट्न र आवश्यक कागजातहरू प्रस्तुत गर्न अपोइन्टमेन्ट तय गर्नुपर्ने हुन्छ। एक पटक कागजातहरू प्राप्त भएपछि र डाटाबेसमा नामाङ्कन पूरा भएपछि तपाईंले प्यारेन्ट पोर्टल खाता शृजना गर्न आफ्नो (जी यु आइ डि-पहुँच कुञ्जी) को जानकारी प्राप्त गर्नुहुनेछ।

हाई स्कूल र मिडल स्कूलका लट्री आवेदनहरू हाई स्कूल र मिडल स्कूल चिट्ठामा समावेश गर्नकालागि (Insert Date) सम्ममा इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टलमार्फत पेश गरिनुपर्छ। लट्रीमा समावेश हुनकालागि प्राथमिक चिट्ठा आवेदनहरू मार्च (Insert Date) सम्ममा प्यारेन्ट पोर्टल मार्फत पेश गर्नुपर्ने हुन्छ।

दिलो आवेदकहरूलाई लट्री म्याद भित्रै आवेदन दिएका सबै देखि पछि प्रतीक्षा सूचीको अन्तमा थपिनेछ। प्रतीक्षा सूचीको अन्तिम मिति भन्दा अघि नै आवेदन दिनाले विद्यार्थीलाई चाहिएको स्कूलहरू मध्ये एउटाकालागि मान्यता पाउन राम्रो अवसर दिन्छ।

परम्परागत विद्यालय र वैकल्पिक विद्यालयमा के भिन्नता छ?

कलम्बस सिटी स्कूल्सका सबै विद्यालयहरूले एउटै पाठ्यक्रम प्रयोग गर्छन्। वैकल्पिक विद्यालयहरू विषय-वस्तुहरू कसरि पढाइन्छ (विधि, कक्षाकोठाको डिजाइन, आदि) वा निर्देशनको केन्द्रविन्दुमा (कला, भाषा, गणित र विज्ञान, आदि) फरक हुन्छन् भन्नेमा फरक हुन्छ।

लट्रीमार्फत गरिने विभिन्न प्रकारका आवेदनहरू के के हुन् र तिनीहरूले कसरी काम गर्छन्?

स्कूल छनौट लट्री: तोकिए भन्दा कुनै अर्को विद्यालयमा पढ्न जान आवेदन दिन चाहने विद्यार्थीका अभिभावक/संरक्षकहरूकालागि।

आरक्षण भर्ना: ती विद्यार्थीहरूकालागि जो हाल एउटा विद्यालयमा पढ्छन् र त्यो विद्यालयले समान प्रोग्रामिङका साथ अर्को विद्यालयमा सिट आरक्षित गर्न सक्छ। (कृपया ध्यान दिनुहोस्: यदि आरक्षण आवेदन पेश गरिएको छ भने अन्य सबै सक्रिय आवेदनहरू रद्द गरिनेछ। यदि तपाईंले पछि आरक्षणको बारेमा आफ्नो मन परिवर्तन गर्नुभयो भने तपाईंले ठेगानाको स्कूल सहित अर्को स्कूलमा जाने मौकाकालागि दिलो लट्री आवेदन पेश गर्नुपर्छ।) रिजर्भेसन आवेदनहरू (Insert Date) मा उपलब्ध हुनेछन् र इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टल (Infinite Campus Parent Portal) मा रहेको स्कूल छनौट (स्कूल च्वइस) को लिङ्क मार्फत (Insert Date) सम्म पेश गर्नुपर्ने हुन्छ।

गृह स्कूलमा फर्कन: आफ्नो ठेगानाका आधारको स्कूल नभई अर्को स्कूल जाने विद्यार्थीहरूकालागि। अनुरोध पेश गर्नको लागि (Insert Date) देखि उपलब्ध हुनेछ र (Insert Date) सम्ममा इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टल (Infinite Campus Parent Portal) मा (स्कूल च्वइस) (स्कूल च्वइस) लिङ्क मार्फत पेश गर्नुपर्नेछ।

छनौट भर्नाहरू: प्रतिभावानको रूपमा पहिचान गरिएको र आवश्यक अतिरिक्त मापदण्डहरू पूरा गर्ने विद्यार्थीहरूकालागि। योग्य विद्यार्थीहरूकालागि छनौट भर्ना आवेदन (Insert Date) मा उपलब्ध हुनेछ र (Insert Date) सम्ममा इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टल (Infinite Campus Parent Portal) मा स्कूल छनौट (School Choice) लिङ्क मार्फत पेश गर्नुपर्नेछ।

अन्तर-जिल्ला खुला भर्ना-आइ ओ इ (Inter-District Open Enrollment-IOE): कलम्बस सिटी स्कूल्सको सीमाना बाहिर बस्ने र कलम्बस सिटी स्कूल्स डिस्ट्रिक्टको स्कूलमा जान चाहने विद्यार्थीहरूका लागि। आइ ओ इकालागि आवेदन दिने समय-सीमा स्कूल छनौट लट्रीमा जस्तै समान समय-सीमा पालना गर्दछ।

वायु सेना जुनियर रिजर्व अधिकारी प्रशिक्षण विभाग (Junior Reserve Officer Training Corps-JROTC: वायुसेना जुनियरमा भाग लिन इच्छुक ९औं - १२औं कक्षामा प्रवेश गर्ने विद्यार्थीहरूकालागि

फोर्ट हेजमा रिजर्व अफिसर ट्रेनिङ कोर (JROTC)। (कृपया नोट गर्नुहोस्: (ROTC)-आर ओ टि सि मार्फत फोर्ट हेजमा स्वीकृत भएका विद्यार्थीहरूलाई उनीहरूको ठेगानाको आधारको स्कूलमा फर्काइनेछ। आर ओ टि सिलाई विद्यार्थीको तालिकाबाट हटाउने निर्णय गरिनु पर्छ।) आर ओ टि सिकालागि आवेदनहरू (Insert Date) मा उपलब्ध हुनेछन् र पेश गर्नुपर्नेछ। (Insert Date) इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टलमा भएको स्कूल छनौट लिङ्क मार्फत पेश गर्नुपर्नेछ।

विद्यार्थीहरूकालागि धेरै आवेदनहरू उपलब्ध हुन सक्छन्। केवल विद्यार्थी योग्य हुने शीर्षकमा आवेदनहरू विकल्पहरूको रूपमा स्क्रिनमा विद्यार्थीलाई देखाइनेछ।

कुल लट्री/सिटीवाइड ड्र, कुल लट्री/क्षेत्रीय ड्र (चिट्टा), वा शहरव्यापी वा क्षेत्रीय ड्रको साथ तोकिएको जनसंख्या के बीचको भिन्नता छ?

कुल लोटरी/सिटीवाइड ड्र (चिट्टा): कुनै पनि विद्यार्थीलाई उनको ठेगानाका आधारको विद्यालयमा नियुक्त गरिएको हुँदैन। जिल्लाका छवटा समुदायहरू मध्ये कुनै पनि समुदायको विद्यार्थीका अभिभावक/संरक्षकहरूले विद्यालयकोलागि आवेदन दिन सक्छन्। यदि उनीहरूलाई स्वीकार गरियो भने उनीहरू विद्यालयबाट २ माईलभन्दा बढी टाढा बस्छन् भने यातायात उपलब्ध गराइनेछ।

कुल लोटरी/सिटीवाइड ड्र (चिट्टा): कुनै पनि विद्यार्थीलाई उनको ठेगानाका आधारको विद्यालयमा नियुक्त गरिएको हुँदैन। जिल्लाका छवटा समुदायहरू मध्ये कुनै पनि समुदायको विद्यार्थीका अभिभावक/संरक्षकहरूले विद्यालयकोलागि आवेदन दिन सक्छन्। यदि उनीहरूलाई स्वीकार गरियो भने उनीहरू विद्यालयबाट २ माईलभन्दा बढी टाढा बस्छन् भने यातायात उपलब्ध गराइनेछ।

एउटा शहरव्यापी ड्र (चिट्टा) संग एउटा तोकिएको जनसंख्या छ: विद्यालयको नियमित असाइनमेन्ट क्षेत्रमा बस्ने विद्यार्थीहरू राखिए पछि अझै रहेका कुनै पनि रिक्त पदहरू चिट्टा प्रक्रियाद्वारा भरिन्छन्। विद्यार्थीका अभिभावक/संरक्षकहरूले जिल्लाका छवटा समुदायहरू मध्ये कुनै पनि विद्यालयकालागि आवेदन दिन सक्छन्।

क्षेत्रीय ड्र (चिट्टा) संग तोकिएको एउटा जनसंख्या छ: विद्यालयको नियमित तोकिएको क्षेत्रमा बस्ने विद्यार्थीहरू राखिएपछि अझै पनि रिक्त पदहरू रहे, त्यसमा चिट्टा प्रक्रिया मार्फत भरिन्छन्। योग्य समुदायमा बस्ने विद्यार्थीका अभिभावक/अभिभावकहरूले मात्र विद्यालयकालागि आवेदन दिन सक्छन्।

मैले क्षेत्रीय वैकल्पिक प्राथमिककालागि आवेदन दिँदा मेरो "योग्य समुदाय" कसरी निर्धारण गर्छु?

तलको सूचीमा तपाईंलाई ठेगानाद्वारा तोकिएको विद्यालय पत्ता लाउनुहोस् र त्यसपछि तपाईं समुदाय (उत्तरपश्चिम, उत्तरपूर्व, पूर्व, दक्षिण, पश्चिम वा केन्द्र शहर) निर्धारण गर्नुहोस्।

उत्तर पश्चिम	उत्तर पूर्व	पूर्व	दक्षिण	पश्चिम	सेन्टर सिटी
Clinton	Alpine	Berwick	Cedarwood	Avondale	Eastgate
Colerain	Avalon	Broadleigh	Lincoln Park	Binns	Fairwood
Como	Cassady	Easthaven	Moler	Burroughs	Livingston
Cranbrook	Devonshire	Fairmoor	Parsons	Eakin	Ohio
Gables	East Linden	Leawood	Southwood	Georgian Hts	Siebert
Hubbard	E. Columbus	Liberty	Watkins	Highland	Stewart
Mastery	Forest Park	Oakmont		Lindbergh	Trevitt
Indian Springs	Hamilton STEM	Olde Orchard		Starling	
Salem	Huy	Scottwood		Sullivant	
Weinland Park	Innis	Shady Lane		Valleyview	
Winterset	Linden STEM	Woodcrest*		West Broad	
	Maize			West Mound	
	North Linden			Westgate	
	Northtowne				
	Parkmoor				
	S Mifflin STEM				
	Valley Forge				
	Windsor STEM				

एकचोटि तपाईंले आफ्नो समुदाय निर्धारण गरिसकेपछि तपाईंले आवेदन दिन योग्य हुने क्षेत्रीय वैकल्पिक विद्यालयहरू निर्धारण गर्न कृपया तलको चार्टलाई हेर्नुहोस्।

तपाईंले शहरव्यापी विकल्पहरूकालागि पनि आवेदन दिन सक्नुहुन्छ: डक्सबेरी पार्क; हब्बार्ड मास्टरी, इन्डियानोला किन्डगार्टिन-कक्षा ८, ओल्ड अर्चर्ड, एफ्रिसेन्ट्रिक, कलम्बस स्प्यानिश इम्मर्सन एकेडेमी (सि एस आइ ए), वा इकोल केन्नुड(स्पेनिश) वा इकोल केनवुड (फ्रान्सेली) मा दोस्रो कक्षा वा अझ उच्चकालागि आवेदकहरू भाषामा दक्ष हुनुपर्दछ र लट्रीकालागि स्वीकृत हुनु स्कूलमा अन्तर्वार्ता पास गर्नुपर्छ।

Northwest (1) उत्तरपश्चिम (१)	Northeast (2) उत्तर पूर्व (२)	East (3) पूर्व (३)	South (4) दक्षिण (४)	West (5) पश्चिम (५)	Center City (6) सेन्टर सिटी (६)
Hamilton Devonshire Oakland Park Windsor	Cassady Olde Orchard Devonshire Oakland Park Windsor	Fairwood Berwick Olde Orchard Cedarwood Stewart Windsor	Fairwood Berwick Cedarwood Stewart Westgate	Fairwood Georgian Heights Cedarwood Stewart Westgate	Fairwood Hamilton Devonshire Stewart Windsor Westgate

मेरो बच्चाकालागि कुन विद्यालय राम्रो हुन्छ भनेर मलाई कसरी थाहा हुन्छ?

तपाईंका बच्चाको योग्यता, क्षमता र रुचिहरूको मूल्याङ्कन गर्नुहोस्। उदाहरणकालागि, के तपाईंको बच्चाले आत्म-निर्देशित हुँदा वा विस्तृत निर्देशनहरू दिँदा थप सिक्ने देखिन्छ? के तपाईंको बच्चामा पढ्न र लेख्न, कलामा, विदेशी भाषाहरू वा संस्कृतिहरूमा विशेष प्रतिभा वा रुचि छ? तपाईंको बच्चाकालागि महत्त्वपूर्ण अन्य चीजहरूका बारेमा सोच्नुहोस्। यद्यपि, हाम्रा सबै विद्यालयहरूले प्रत्येक बालबालिकामा सिकाईलाई बढावा दिनेछन्, तर हरेक विद्यालय हरेक बालबालिकाको लागि उपयुक्त हुँदैन।

अन्य के चीजहरू तपाईंकालागि महत्त्वपूर्ण छन् निर्धारण गर्नुहोस्। के बस यातायात तपाईंकालागि महत्त्वपूर्ण छ वा तपाईंले आफ्नै यातायात प्रदान गर्ने योजना बनाउनुभएको छ? के तपाईंको बच्चालाई विशेष शिक्षा सेवाहरू चाहिन्छ? के तपाईंलाई विद्यालय अघि वा पछिको ल्याचकी कार्यक्रम चाहिन्छ? के तपाईंलाई तपाईंको डेकेयर प्रदायक (दिउँसो हेरचाह गर्ने) को नजिकको स्कूल चाहिन्छ?

मिडल र हाई स्कूल स्तरहरूमा तपाईंले कलेज छनौट वा क्यारियर लक्ष्यहरूकालागि तपाईंको बच्चाका आकांक्षासँग मिल्दोजुल्दो स्कूल वा कार्यक्रमहरू खोज्न सक्नुहुन्छ।

फ:ल सिजनको अन्तिमतिर स्कूलमा आउन र तपाईंको स्वचालित तोकिएको विद्यालय कुन हुन्छ भनि जान्न फोन गरेर अपोइन्टमेन्ट बनाउनुहोस्। विद्यालय प्रशासनसँग भेट्न स्कूल छनोट मेलामा आउनुहोस्। तपाईंसँग हुन सक्ने कुनै विशेष रुचिहरूका बारेमा प्रश्नहरू सोध्नुहोस् र सो मार्फत तपाईंका सम्भावनाहरूको मूल्याङ्कन गर्न प्रयोग गर्नुहोस्।

मैले कसरी विभिन्न विद्यालयहरूका जानकारीहरू पाउन सक्छु?

तपाईंलाई रुचि भएका स्कूल बारे स्कूलहरूको वेबसाइटमा हेर्नुहोस् सो स्कूलहरू जानुहोस् र अन्य वस्तुहरू जस्तै यातायात उपलब्धता बारे जाँचपुछ गर्नुहोस्। प्रत्येक कलम्बस शाखा पुस्तकालयहरूमा प्रत्येक स्कूलको बारे एक वा दुई पृष्ठहरू समावेश द्रुत तथ्यहरू (फास्ट फ्याक्ट्स) शीर्षकको पुस्तक छन्। तपाईंसँग हुन सक्ने कुनै विशेष रुचिहरूका बारेमा प्रश्नहरू सोध्नुहोस् र तपाईंका सम्भावनाहरूको मूल्याङ्कन गर्न प्रयोग गर्नुहोस्।

फ:ल सिजनको अन्तिमतिर तपाईंको ठेगानाको स्कूलमा आउन र स्कूल छनोट मेलामा आएर विद्यालय प्रशासनसँग भेट्न फोन गरेर अपोइन्टमेन्ट बनाउनुहोस्।

के म एउटा भ्रमण प्राप्त गर्न मात्र स्कूलमा उपस्थिति जनाउन सक्छु?

इच्छा भएको स्कूललाई फोन गर्नुहोस्। प्रत्येक स्कूलको फोन नम्बर स्कूलको प्रोफाइलहरूमा पाउन सकिन्छ। धेरै जसो स्कूलहरूले निश्चित मिति र समयमा मात्र भ्रमणहरू प्रदान गर्दछन्। त्यसैले समय अगाडि नै व्यवस्था गर्न स्कूलको कार्यालयमा व्यक्तिगत फोन गर्नु उत्तम हुन्छ। धेरैजसो स्कूलहरूले फेब्रुवरी वा मार्च महिनामा भ्रमण गर्दैनन् किनभने उनीहरू वसन्त परीक्षाको तयारीमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्ने प्रयास गरिरहेका हुन्छन्। त्यसैले सकेसम्म चाँडो स्कूलमा सम्पर्क गर्नुहोस्। धेरै स्कूलहरूले इच्छुक अभिभावकहरूकालागि सूचनामूलक खुल्ला भेला (ओपेन हाउस) को प्रस्ताव गर्ने गर्छन्।

स्कूल छनोट मेला (स्कूल च्इस फेयर्स) वा अन्य जानकारीमूलक बैठकहरू कहिले हुन्छन्?

यस वर्ष, हाई स्कूल र मिडल स्कूलको मेला (Insert Date) मा एफ्रिसेन्ट्रिक अर्ली कलेजको फिल्डहाउस, 3223 Allegheny Avenue मा (Insert Time) सम्म हुनेछ। एलिमेन्ट्री स्कूलको मेला (Insert Time) मा एफ्रिसेन्ट्रिक अर्ली कलेजको फिल्डहाउस, 3223 Allegheny Avenue मा (Insert Time) मा आयोजना हुनेछ।

सबै प्रिन्सिपलहरू आ-आफ्नो स्कूलका बारेमा प्रश्नहरूको जवाफ दिनका निम्ति सम्बन्धित मेलामा उपस्थित हुनेछन्।

हाई स्कूल क्यारियर सेन्टरका पाठ्यक्रमहरू सबै हाई स्कूलहरूमा सल्लाहकारहरू र इन्टर्नशिप संयोजकहरूको मार्गदर्शन मार्फत पहुँच गरिन्छ। क्यारियर सेन्टरहरू र पोस्ट-हाई स्कूल-ग्रेजुएट क्यारियर प्रशिक्षुहरूको जानकारी हाई स्कूल फेयरमा वा कुनै पनि हाई स्कूल मार्गदर्शन सल्लाहकारबाट उपलब्ध हुनेछ।

तपाईंहरू यी साँझहरूमा हामीसँग सामेल हुन सक्षम हुनुहुनेछ भनि हामी आशा गर्दछौं।

लट्री मार्फत गरिने सम्भावित नियुक्तिको प्रक्रिया के हो?

प्रत्येक विद्यालय र ग्रेडकालागि समयमै बुझाउनु पर्ने आवेदनको अन्तिम म्याद पछि इलेक्ट्रोनिक ड्र (चिट्टा) पूरा गरिनेछ। लट्रीको परिणामहरू हेर्नलाई इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टलमार्फत उपलब्ध भए पछि सो सुचना पाउन अभिभावक/संरक्षकहरूले स्वचालित कल र इमेल प्राप्त गर्नेछन्। अभिभावक/संरक्षकहरूले सो प्रस्ताव गरिँदै छ कि छैन र/वा उनीहरूले आवेदन दिएको प्रत्येक विद्यालयको प्रतीक्षासूची नम्बर हेर्न सक्षम हुनेछन्।

स्कूल छनौटका कर्मचारीहरूले कलम्बस सिटि स्कूल्सका सबै विद्यालयहरूसँग प्रत्येक विद्यालयकालागि रिक्त पदहरू भर्नाकालागि स्वीकार गर्नुपर्ने प्रस्तावहरूको सङ्ख्या निर्धारण गर्न काम गर्दछ। इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टलमा उपलब्ध फोन नम्बर र इमेलमा प्रस्तावहरूसँग सम्बन्धित पछिका सूचनाहरू उपलब्ध गरिनेछ।

दाजु-भाइ/दिदी-बहिनीको प्राथमिकता - दाजु-भाइ/दिदी-बहिनीलाई साझा अभिभावकसँग एउटै घरमा बस्ने विद्यार्थी भनी परिभाषित गरिन्छ।

प्रारम्भिक लट्री नतिजा पछि कुनै पनि खुला ठाउँहरू देखा परेमा प्रतीक्षा सूचीमा रहेका विद्यार्थीहरूलाई निम्न तरिकाले प्रस्ताव गरिनेछ:

१. सबै एलिमेन्ट्री स्कूलहरू र परम्परागत मिडल स्कूल र हाई स्कूलहरूकालागि: एक पटक मूल लट्री प्रतिक्रियाहरू प्रशोधन गरिसकेपछि कुनै पनि सिटहरू स्वीकार नगरिएका दाजु-भाइ दिदी-बहिनीहरूलाई लट्रीमा लेखिएको क्रम अनुसार प्रतीक्षा सूचीमा प्रस्ताव गरिनेछ। प्रतीक्षा सूचीमा सबै दाजु-भाइ दिदी-बहिनीहरूलाई राखिसकेपछि अन्य विद्यार्थीको प्रतीक्षा सूची फेरि सुरु हुनेछ।
२. कुल वैकल्पिक मिडल र हाई स्कूलहरूकालागि: एकपटक मूल लट्री प्रतिक्रियाहरू प्रशोधन भइसकेपछि स्वीकार नगरिएका कुनै पनि सिटहरू प्रतीक्षा सूचीमा रहेका दाजु-भाइ दिदी-बहिनीहरूका साथै गैर-दाजु-भाइ दिदी-बहिनीहरूको प्रतीक्षा सूचीका साथमा उनीहरूलाई लट्रीमा लेखिएको क्रमका आधारमा प्रस्ताव गरिनेछ। छनौट भर्ना प्रक्रिया मार्फत राखिएका विद्यार्थीहरूकालागि कुनै पनि दाजु-भाइ दिदी-बहिनीहरूलाई प्राथमिकतामा आधारित हुँदैन।

मैले कति वटा स्कूलहरूकालागि आवेदन दिन सक्छु?

कुनै पनि आवेदनकालागि तपाईंले परम्परागत र वैकल्पिक स्कूलहरूको कुनै पनि संयोजनमा ३ वटासम्म विभिन्न स्कूल छनौटहरूकालागि आवेदन दिन सक्नुहुन्छ। एउटा स्कूललाई एक पटक मात्र छात्र सकिन्छ। २०**-२०** स्कूल वर्षकालागि सही ग्रेडको आवेदन गर्न निश्चित हुनुहोस्। गलत ग्रेड स्तरकालागि आवेदन गरे कुनै पनि प्रस्तावहरू रद्द हुनेछन्।

मैले प्रस्तावाइ स्वीकार गर्ने वा अस्वीकार गर्ने कति समय हुन्छ?

प्रस्तावहरूको जवाफ प्रस्ताव गरिएको दुई दिन भित्रमै प्रविष्ट (अंकित) गरेकै हुनुपर्छ। अभिभावक/असंरक्षकहरूले कुनै पनि प्रस्तावलाई पख्र (होल्ड) मा राख्न सक्दैनन्। उनीहरूलाई दिइएका सबै प्रस्तावहरूमा उनीहरूले निर्णय गर्नुपर्छ। यदि प्रस्तावलाई स्वीकार गरियो भने विद्यार्थीकालागि सबै बाँकी सक्रिय आवेदनहरू अस्वीकार गरिनेछ। यदि कुनै प्रस्तावको प्रतिक्रिया तोकिएको समयसीमामा प्राप्त भएन भने प्रस्तावहरू अस्वीकार गरिनेछ र प्रतीक्षा सूचीमा रहेको अर्को विद्यार्थीलाई प्रस्ताव गरिनेछ। यदि कुनै पनि प्रस्ताव अस्वीकार गरियो भने तपाईंको बच्चा तपाईंले आवेदन दिनुभएको अन्य स्कूलहरूको प्रतीक्षा सूचीमा रहनेछ।

यदि म मेरा सबै स्कूल छनौटहरूकालागि प्रतीक्षा सूचीमा छु भने, प्रस्ताव गरिएको छ भनेर मलाई कसरी सूचित गरिनेछ? तपाईंले प्रस्तावका साथ इमेल र स्वचालित रूपमा सम्पर्क प्राप्त गर्नुहुनेछ।

मेरो बच्चाको आवेदनकालागि प्रक्रिया सुचारु रूपमा चल्छ भनी सुनिश्चित गर्न मैले गर्न सक्ने केहि छ?

तपाईंको इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टलमा हालैको सही घरको ठेगाना, इमेल, फोन नम्बरहरू र घरपरिवारका सदस्यहरूलाई प्रतिबिम्बित गर्दछ भनी सुनिश्चित गर्नुहोस्। यदि त्यहाँ सुधारको आवश्यक छ भने कृपया आफ्नो बच्चाको विद्यालयलाई तुरुन्त सूचित गर्नुहोस्।

मैले प्रस्तावित स्कूलहरूका बारेमा २ दिन भित्र मै निर्णय किन गर्नेपर्छ? मलाई अर्को स्कूलमा प्रस्ताव गर्न सकिन्छ कि भनेर हेर्न म किन केही हप्तासम्म पर्खन सकिन्छ?

यदि कुनै प्रस्ताव स्वीकार गरियो भने यसले अन्य आवेदकहरूलाई प्रस्ताव गर्न उपलब्ध सिटहरूको बाँकी संख्या घटाउँछ। जब प्रस्ताव अस्वीकार गरिन्छ तब यसले हामीलाई प्रतीक्षा सूचीमा रहेको अर्को आवेदकलाई सिट प्रस्ताव गर्न अनुमति दिन्छ। यदि प्रतीक्षा सूचीमा हुने कसैले जवाफ दिएन भने प्रतीक्षा सूचीमा रहेका कोही पनि माथि जाने छैन र हामीले अर्को बच्चालाई सिट प्रस्ताव गर्न सक्छौं र नियुक्तिको प्रक्रिया रोकिनेछ।

याद गर्नुहोस्, यदि तपाईं अझै प्रतीक्षा सूचीमा हुनुहुन्छ भने तपाईंले आशा गर्दै हुनुहुन्छ कि तपाईंको आवेदन प्रतीक्षा सूचीमा माथि सार्नकालागि अरूले तपाईंको मनपर्ने स्कूलकालागि प्रस्तावहरू अस्वीकार गर्नेछन्। अरूहरू पनि त्यस्तै अवस्थामा छन् भनि कृपया बुझ्नुहोस्।

यदि मैले लट्टरी मार्फत प्रस्तावलाई स्वीकार गर्ने भने के हुन्छ?

यदि २०**-२०** स्कूलवर्ष सुरु हुनु अघि प्रस्ताव गरि स्वीकृत गरि सकेको छ भने, विद्यार्थीले २०**-२०** स्कूलवर्षको पहिलो दिन स्वीकृत गरिएको स्कूलमा सुरु गर्न तालिका बनाइनेछ। यदि आवेदन पेश गरिएको स्कूलवर्ष पछि मात्र प्रस्ताव स्वीकार गरिन्छ भने स्वीकृतिमा आधारित विद्यार्थीलाई अर्को दिन स्कूल सुरु गर्न भर्ना गरिन्छ।

एक पटक स्वीकृत भएपछि विद्यार्थी त्यो स्कूल भवनमा प्रतिबद्ध हुन्छ। अन्य स्कूलहरूकालागि गरिएको सबै आवेदनहरू रद्द गरिन्छ र अधिल्लो स्कूल वा गृह स्कूलमा उसको/उनको सिट अन्य विद्यार्थीहरूलाई प्रस्ताव गरिनेछ। यदि अभिभावक/संरक्षकले आफ्नो/उनको बिचार परिवर्तन गर्नु भयो भने उसले/उनले ठेगानामा आधारित उनीहरूको पहिलाको स्कूलकालागि भए पनि फरक स्कूलकालागि भए पनि नयाँ आवेदन पेश गर्नु पर्छ। अर्को स्कूलले प्रस्ताव गर्न नसकेसम्म विद्यार्थीलाई पहिले नै स्वीकार गरिएको स्कूलमा नियुक्त गरिनेछ। यदि उनीहरूले सुरुमा रोजेको स्कूलले उनीहरूको आवश्यकता पूर्ण रूपमा पूरा गर्न सकेन भने २०** को जाडो समयमा अभिभावक/संरक्षकहरूले फेरि एक पटक लट्टरी मार्फत फरक स्कूलकालागि आवेदन दिन सक्छन्।

समयमा आधारित यदि गृह स्कूल वा अधिल्लो स्कूलमा फर्कने इच्छा छ भने यो सधैं सम्भव नहुन सक्छ। यो महत्त्वपूर्ण छ कि अभिभावक/संरक्षकहरू र विद्यार्थीले नियुक्ति स्वीकार गर्नु अघि उनीहरूले स्कूललाई प्रस्ताव गरिएको चाहन्छन् भन्ने निश्चित हुनुपर्दछ।

एक पटक प्रस्ताव स्वीकृत भएपछि कुनै पनि अभिमुखीकरणहरू वा सूचना साँझहरू बारे पत्ता लगाउन स्कूलमा सम्पर्क गर्नुहोस्।

लट्टरी मार्फत छानिएको स्कूलमा एक वर्ष पूरा भएपछि के मेरो बच्चा घरको ठेगानामा आधारित आफ्नो "गृह"स्कूलमा फर्कन सक्छ?

स्वतः रूपमा हुदैन। प्रत्येक वर्षको जनवरीको प्रारम्भमा इन्टरनेट र प्रत्येक स्कूल भवन मार्फत गृह स्कूलमा फर्कने अनुरोध फाराम उपलब्ध गराइन्छ। अभिभावकहरूले फाराम भरेर स्कूल छनौट बिभागमा बुझाउन सक्छन्। यसले फिर्तीको ग्यारेन्टी भने गर्दैन तर यदि ठाउँ उपलब्ध भयो भने विद्यार्थीलाई कुनै पनि लट्टरी प्लेसमेन्टहरू गर्नु अघि ठेगानाको स्कूलमा फिर्ता गरिन्छ। यदि कुनै विद्यार्थीलाई ठेगानामा आधारित स्कूलमा फर्काउन सकिँएन भने अभिभावकलाई सम्पर्क गरिनेछ।

यदि तपाईं अधिल्लो स्कूलमा फर्कन सक्नुहुन्न भन्ने कुरा पहिले नै थाहा भयो भने के यसले तपाईंको निर्णयमा फरक पार्छ? यदि तपाईंको बच्चा राम्रो गरिरहेको छ, खुसी छ र तपाईं आफ्नो बच्चाको हालको स्कूलसँग खुसी हुनुहुन्छ भने के अर्को स्कूलकालागि प्रस्तावलाई स्वीकार गर्नु बुद्धिमानी हो?

यदि म लट्टरी मार्फत स्कूलमा प्रवेश गर्छु भने के त्यो स्कूलमा रहनकालागि मैले प्रत्येक वर्ष आवेदन दिनैपर्छ?

तपाईंको विद्यार्थीलाई लट्टरी मार्फत स्वीकृत गरिएपछि तपाईंले अर्को स्कूलकालागि आवेदन दिएर स्वीकार नगरेसम्म वा कलम्बस सिटी स्कूल्स (सि सि एस) भित्र नयाँ ठेगानामा नसरेसम्म र तपाईंले नयाँ स्कूलमा तुरुन्तै परिवर्तन गर्न छनौट नगरेसम्म अधिल्लो वर्ष गरिएको त्यसै स्कूल भवनमा प्रस्ताव गरिनेछ। यदि तपाईं कलम्बस सिटी स्कूल्स (सि सि एस) सीमा बाहिरको ठेगानामा जानुभयो भने पहिलाकै स्कूलमा बस्नकालागि तपाईं आवेदन दिन आवश्यक छ। अन्तर-जिल्ला खुला भर्ना (IOE) सम्बन्धी सोधिने प्रश्नहरूलाई पछि हेर्नुहोस्।

कलम्बस सिटी स्कूल्सका कुन कुन एलिमेन्ट्री स्कूलहरूले किन्डरगार्टनमा पूरा दिन वा आधा-दिन स्कूल लाग्ने प्रस्ताव गर्छन्?

कलम्बस सिटी स्कूल्सका सबै एलिमेन्ट्री स्कूलहरूले किन्डरगार्टनका कक्षाहरू पूरै दिन लाग्ने प्रस्ताव गर्छन्।

यदि मेरो बच्चा सेप्टेम्बर ३० तारिक सम्ममा ५ वर्ष पुगेको हुँदा भने पनि के लट्टरीकालागि म अझै आवेदन दिन सक्छु?

सेप्टेम्बर ३० तारिक सम्ममा ५ वर्ष नपुगेका र (Gifted and Talented Department) गिफटेड एन्ड ट्यालेन्टेड बिभागले ज्युन महिनामा लिएको प्रारम्भिक प्रवेश परीक्षा (ई ई टी) पास नगरेका बच्चाहरूकालागि आवेदन स्वीकार गरिने छैन। मापदण्ड पूरा गर्ने बच्चाहरूकालागि ढिलो लट्टरी आवेदनहरू पेश गरेको भएता पनि यदि प्रारम्भिक प्रवेश परीक्षा (ई ई टी) स्वीकृति पत्रको प्रतिलिपिका साथमा छ भने उनिहरूको आवेदन स्वीकार गरिनेछ।

यदि मेरो बच्चालाई विशेष शिक्षा वा दोस्रो भाषा (ESL) का रूपमा अंग्रेजी भाषा जस्ताको विशेष आवश्यकताहरू छन् वा म गिफटेड एकेडेमीकालागि आवेदन दिन चाहन्छु भने के हुन्छ?

डिस्ट्रिक्ट (जिल्ला) को विशेष शिक्षा विभाग, दोस्रो भाषा विभागका रूपमा अङ्ग्रेजी भाषा वा गिफटेड एन्ड ट्यालेन्टेड अफिसले तपाईंलाई कार्यक्रमको विकल्पहरूका बारेमा जानकारी उपलब्ध गराउन सक्छ। अभिभावक/संरक्षकहरूले कर्मचारीहरूलाई निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ:

Gifted and Talented = 614-365-6626: गिफटेड एन्ड ट्यालेन्टेड= 614-365-6626 (६१४-३६५-६६२६):

ESL = 614-365-8802: ई एस एल (ESL) = 614-365-8802 (६१४-३६५-८८०२):

Special Education = 614-365-5206: विशेष शिक्षा = 614-365-5206 (६१४-३६५-५२०६):

ई एस एल (ESL) भनेको के हो र यो कार्यक्रममा म कसरी पहुँच गर्न सक्छु?

ई एस एल (ESL) भनेको दोस्रो भाषाका रूपमा अंग्रेजी भाषा हो। संयुक्त राज्य अमेरिका बाहेक अन्य देशमा जन्मेका वा बसोबास गरेका बालबालिका वा जसको प्राथमिक मातृ भाषा अङ्ग्रेजी होइन वा जसका एउटा वा दुवै आमाबाबा संयुक्त राज्य अमेरिका बाहिर जन्मेका हुन् र भर्नाको समयमा उनीहरूलाई अंग्रेजी भाषा प्राप्तिकालागि ग्रेड किन्डरगार्टन देखि १२) सम्मका विद्यार्थीहरूको मूल्याङ्कन गरिनेछ।

मेरो बच्चालाई स्कूलमा भर्ना गर्न मैले के ल्याउनु पर्छ?

कृपया भर्ना गर्न आवश्यक कागजातहरूको सूचीकालागि कलम्बस सिटी स्कूलको वेबसाइट (<http://www.ccssoh.us/Enrollment.aspx> (<http://www.ccssoh.us/Enrollment.aspx>) मा रहेको भर्ना (इन्रोलमेन्ट) पृष्ठमा हेर्नुहोस्।

के डिभिजन अफ स्कूल च्वाइस मार्फत बाल हेरचाहको प्लेसमेन्ट सम्भव छ?

छैन। प्रदर्शन गरिएको अभिभावकीय आवश्यकतामा आधारित बाल हेरचाह नियुक्तिहरू स्कूल वर्षकालागि लट्टरी प्रक्रिया पूरा भएपछि विस्कूल वर्षमा रजिस्ट्रार डिभिजनबाट मात्र उपलब्ध हुन्छन्। विद्यालय सुरु हुनु अघि, अभिभावकहरूले नियमित लट्टरी स्कूल छनौट प्रक्रिया मार्फत नियुक्तिकालागि आवेदन दिनुपर्छ। स्कूल वर्ष सुरु भएपछि, अभिभावकहरूले बाल हेरचाह स्थानान्तरण मार्फत आवेदन दिन सक्छन्। ग्रेडकालागि लट्टरी प्रतिक्षा सूची खाली भएको छ र अनुरोध गरिएको स्कूलले बाल हेरचाह स्थानान्तरणलाई अनुमोदन गर्न सक्छ।

अभिभावकहरूले (614-365-5692) ६१४-३६५-५६९२ मा रजिस्ट्रार डिभिजनलाई सम्पर्क गर्नुपर्छ।

के हुन्छ यदि मेरो बच्चालाई स्कूलबाट निष्कासन गरियो भने, के उनीहरूले लट्टरी मार्फत स्कूलकालागि आवेदन दिन योग्य हुन्छन्?

स्थानान्तरणकासाथ निष्कासन गरिएका विद्यार्थीहरूले उनीहरूलाई निष्कासन गरिएकै स्कूलमा फर्कन आवेदन दिन सक्दैनन्। हालको स्कूल वर्षमा १० दिन वा सोभन्दा बढी दिनहरूकालागि निष्कासन गरिएका विद्यार्थीहरूले अर्को स्कूल वर्षकालागि मात्र १००% स्कूलहरूकालागि लट्टरी मार्फत आवेदन दिन सक्छन्।

कलम्बस सिटी स्कूलस डिस्ट्रिक्टको नयाँ ठेगानामा सार्ने छु। मलाई के जान्न आवश्यक छ?

सार्ने समयमा भर्ना सम्बन्धी निर्णय लिनु पर्छ। तपाईंसँग दुईवटा विकल्पहरू छन्:

तपाईंले बच्चालाई हालैको स्कूलमा राख्न पनि सक्नुहुन्छ। यद्यपि, नयाँ निवास कहाँ छ भन्ने आधारमा तपाईंले आफ्नो विद्यार्थीको यातायातकालागि जिम्मेवार हुन सक्नुपर्छ। नोट: यदि तपाईं स्कूल वर्षको बाँकी (रहल) समयकालागि तपाईंको विद्यार्थीलाई हालैको स्कूलमा रहन छनौट गर्नुहुन्छ भने तपाईंले अर्को वर्षकालागि भने तपाईंको "ठेगानाका अनुसार नयाँ स्कूल" मा उपस्थित हुन लट्टरी मार्फत आवेदन दिन आवश्यक हुन्छ। तपाईंको नयाँ स्कूलको ठेगानाका आधारमा आगामि स्कूल वर्षकालागि स्वचालित रूपमा भर्ना भएको मान्नु हुँदैन। यदि तपाईं यस अवस्थामा हुनुहुन्छ भन्ने विश्वास गर्नुहुन्छ भने कृपया सल्लाहकालागि स्कूल छनौट डिभिजन (बिभाग)लाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई अर्को स्कूल वर्षकालागि स्थानान्तरणमा सफलताकालागि तपाईंको मौकाहरूको अनुमान दिन सक्छौं। यदि आगामि स्कूल वर्षमा धेरै ढिलो भयो भने अन्य विकल्पहरू सम्भव हुन सक्छन्। यदि तपाईंसँग प्रश्नहरू छन् भने स्कूल छनौटलाई (614-365-7459) ६१४-३६५-७४५९ मा सम्पर्क गर्नुहोस्।

अर्को विकल्प भनेको तपाईंले ४३० क्लिभल्याण्ड एवेन्यू (430 Cleveland Avenue) मा अवस्थित केन्द्रीय भर्ना केन्द्रको ठेगानाद्वारा नयाँ स्कूलमा बच्चालाई तुरुन्तै भर्ना गर्न सक्नुहुन्छ।

मैले अन्तर-जिल्ला खुला भर्ना (आइ ओ ई) अन्तर्गत आवेदन दिन आवश्यक छ; मलाई थाहा हुनु पर्ने कुनै विशेष जानकारी छ?

आवेदनकालागि सामान्य योग्यता

- कलम्बस सिटी स्कूलस (सि सि एस) मा किन्डरगार्टेन देखि कक्षा १२ सम्म पूर्ण-समय (दिन भरि) भर्ना हुन चाहने विद्यार्थीहरू मात्र अन्तर-जिल्ला खुला भर्नाकालागि आवेदन दिन योग्य हुन्छन्। आम्शिक समय (पाट्टाइम) का विद्यार्थीहरू अन्तर-जिल्ला खुला भर्नाको नियुक्तिकालागि योग्य हुने छैनन्।

- अन्तर-जिल्ला खुला भर्ना (आइ ओ ई) को किन्डरगार्टेनकालागि आवेदन दिन विद्यार्थीहरू सेप्टेम्बर ३० सम्ममा ५ वर्ष पूरा पुगेको हुनैपर्छ।
- आफ्ना अभिभावक/संरक्षकको निवास कलम्बस सिटी स्कूलको सिमानाबाहिर अवस्थित हुनुपर्छ।
- अधिल्लो स्कूल वर्षमा लगातार १० दिन वा सो भन्दा बढी दिनहरूकालागि निलम्बन वा निष्कासन गरिएका विद्यार्थीहरूलाई आगामी स्कूल वर्षकालागि अन्तर-जिल्ला खुला भर्ना (आइ ओ ई) मार्फत भर्नाकालागि आवेदन दिन अयोग्य हुनेछन्।

नियुक्तिहरू हुने क्रममा:

१. सि सि एसका विद्यार्थीहरू जसले अन्तर-जिल्ला खुला भर्ना (IOE) ("लटरी" भनेर चिनिन्छ) मार्फत प्रतीक्षा सूचीमा छन् र जसले समयमै आवेदन पेश गरेका छन्।
२. अन्तर-जिल्ला खुला भर्नाबाट फर्कने विद्यार्थीहरू जो कर्मचारीका छोराछोरी हुन् र जसले अर्को स्कूल वर्ष फिर्ता हुनकालागि समयमै निवेदन पेश गरेका छन्।
३. अर्को वर्ष फिर्ता हुनकालागि अन्तर-जिल्ला खुला भर्ना मार्फत समयमै आवेदन पेश गरिसकेका विद्यार्थीहरूलाई फर्काउने।
४. अन्तर-जिल्ला खुला भर्ना (जसलाई "लटरी" भनेर पनि चिनिन्छ) मार्फत प्रतीक्षा सूचीमा रहेका सि सि एसका विद्यार्थीहरू र जसले समय सीमा पछि आवेदन पेश गरेका छन्।
५. अन्तर-जिल्ला खुला भर्नाका नयाँ विद्यार्थीहरू जो जिल्लाका कर्मचारीहरूका छोराछोरी हुन् र जसले जिल्लाको स्कूलमा उपस्थित हुनकालागि समयमै आवेदन पेश गरेका छन्।
६. अन्तर-जिल्ला खुला भर्नाका नयाँ विद्यार्थीहरू जसले जिल्लाको स्कूलमा उपस्थित हुनकालागि समयमै आवेदन पेश गरेका छन्।
७. अन्तर-जिल्ला खुला भर्नाका कुनै पनि विद्यार्थीहरू जसले समय-सीमा पछि आवेदन पेश गरेका छन्।

अन्तर-जिल्ला खुला भर्ना (IOE) का बारेमा थप जानकारी

अन्तर-जिल्ला खुला भर्ना (IOE) मा निरन्तर आफ्नो स्थान सुरक्षित राख्न प्रत्येक वर्ष आवेदन पेश गर्नुपर्छ। आवेदनहरूले अन्तर-जिल्ला खुला भर्ना ("द लटरी")ले जस्तै समय सिमाहरूको पालना गर्छन्। उच्च स्कूल स्तरमा आवेदकहरूले अर्को कक्षा स्तरमा जान आवश्यक क्रेडिटहरू कमाएका छन् र इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टलको स्कूल छनौट (च्वाइज) लिङ्क मार्फत **समयमै** अन्तर-जिल्ला खुला भर्ना (IOE) आवेदन पेश गरेको भएमा उही स्कूलमा रहन स्वचालित स्वीकृति प्राप्त गर्नेछन्। उच्च स्कूलका विद्यार्थीहरूकालागि जसले एक ग्रेड स्तर अघाडि बढ्न पर्याप्त क्रेडिटहरू कमाउन सकेनन् र मिडल र एलिमेन्ट्री तहमा सि सि एस निवासीहरूकालागि ठाउँको उपलब्धता र भवनको क्षमतालाई उच्च प्राथमिकता दिइन्छ।

नोट: स्कूल वर्षमा अर्को जिल्लामा सरेका र सो वर्षलाई निःशुल्क (ट्युसन-रहित) समाप्त गर्न अनुमति पाएका विद्यार्थीहरूले अर्को वर्षकालागि नयाँ आवेदन पेश गर्नुपर्छ। नयाँ अन्तर-जिल्ला खुला भर्ना (IOE) आवेदकहरू भन्दा २०**-२०** मा सि सि एसमा उपस्थित नभएका विद्यार्थीहरूले उच्च प्राथमिकता पाउनेछन् यद्यपि, उनिहरूले आवेदन चाहि समयमै पेश गरेको हुनुपर्छ। यदि अर्को वर्षकालागि "अवसरहरू" बारे चिन्तित हुनुहुन्छ भने, डिभिजन अफ स्कूल च्वाइसको (614-365-7459)/(६१४-३६५-७४५९) मा सम्पर्क गर्नुहोस्।

6. यातायात

अन्तर-जिल्ला खुला भर्ना (IOE) मार्फत स्कूल जाने विद्यार्थीकालागि यातायात सेवा अभिभावक/संरक्षक जिम्मेवार भइ आफै लाने ल्याउने गर्नुपर्छ। यदि पहिले नै स्वीकृत गरिएको स्कूलको बस मार्गमा कोठा छ भने उनीहरूले कलम्बस सिटी स्कूलको बस यातायात सेवामा पहुँच गर्न सक्छन्। यातायात विभाग द्वारा स्वचालित रूपमा तोकिएको सवार संख्या बढेका कारण बस भरिएको छ भने, अभिभावक/संरक्षकले फेरि यातायात सेवा आफै उपलब्ध गराउनु पर्ने हुन्छ। कलम्बस सिटी स्कूल जिल्ला (डिस्ट्रिक्ट) का बासिन्दाहरूले सि सि एसका बसमा उपलब्ध ठाउँकालागि उच्च प्राथमिकता प्राप्त गर्छन्।

खेलकुद (एथलेटिक) योग्यता

ओहायो हाई स्कूल एथलेटिक एसोसिएसन (ओएचएसए) को एउटा नियम छ जसले ९औं कक्षाको सुरुवात पछि प्रवेश गर्ने अन्तर-जिल्ला हाई स्कूलका विद्यार्थीहरूको नयाँ नियुक्तिहरूकालागि एथलेटिक योग्यतालाई असर गर्न सक्छ। ती विद्यार्थीहरूले एथलेटिक योग्यता पुनःप्राप्त गर्नु अघि समयकालागि बाहिर बस्न आवश्यक हुन सक्छ। अन्तर-जिल्ला खुला

भर्ना (IOE) मार्फत नयाँ स्कूल स्वीकार गर्नु अघि आफ्नो बच्चाको स्थितिबारे सोध्न निश्चित हुनुहोस्। उही सि सि एसको हाई स्कूलमा फर्किने हाई स्कूलका उच्च-कक्षाका विद्यार्थीहरूले उनीहरूको अन्तर-जिल्ला खुला भर्ना (IOE) योग्यतालाई जारी राख्नेछन् किनभने त्यो स्कूलको भर्नामा कुनै छुटेको (ब्रेक) थिएन।

यदि मैले गृह स्कूल फर्कन अनुरोध गर्दै आवेदन पेश गरें भने के म स्वतः रूपमा स्वीकृत हुन्छु?
हुदैन। त्यो स्कूलमा अनुरोध गरिएको ग्रेड स्तर/इकाईमा सिट उपलब्ध हुनुपर्छ। गृह स्कूल फर्कन गरिएको अनुरोधको स्थितिकालागि तपाईंले पेस गरेको ३ दिन भित्रमा इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टल मार्फत स्कूल छनौट लिङ्कमा हेर्नुहोस्।

थप प्रश्नहरूको जवाफ म कसरी पाउन सक्छु?

यदि तपाईंसँग थप प्रश्नहरू छन् भने, कृपया स्कूल छनौट विभागको schoolchoice@columbus.k12.oh.us मा इमेल मार्फत सम्पर्क गर्नुहोस् वा 614-365-7459 (६१४-३६५-७४५९) मा फोन गरेर सम्पर्क गर्नुहोस्।

स्कूल छनौट आवेदन - नाम प्रमाणीकरण

यो तिम्रो नाम हो?

XXXXXXXXXX

होइ

हो

स्कूल छनौट आवेदन - सम्पर्क जानकारी प्रमाणीकरण

के यो तलको तपाईंको सम्पर्क जानकारी सहि छ?

घरको फोन

XXXXXXXXXX

सेल फोन

XXXXXXXXXX

इमेल

XXXXXXXXXX

यदि तपाईंको इमेल र/वा फोन नम्बर गलत छ भने तपाईंले अभिभावक पोर्टलमा सुधार गर्नु आवश्यक छ।

तपाईंका बच्चाको चिठ्ठा (लट्री)को स्थितिका सम्बन्धमा सूचनाहरू (क्याम्पस प्यारेन्ट पोर्टल) क्याम्पस अभिभावक पोर्टलबाट सक्रिय सम्पर्क जानकारीमा इमेल र स्वचालित कलहरू मार्फत गरिनेछ।

होइ

हो

स्कूल छनौट (स्कूल च्चइस) - विद्यार्थीका आवेदनहरू

On Time Date Range समय मै गर्नु पर्ने मितिका दायरा

[Sign Out](#)

Open Enrollment Lottery **खुल्ला भर्नाकालागि लट्री**

Grades 6 thru 12: (कक्षा ६ देखि १२ सम्म): ०१/०५/२०२२ देखि ०२/२८/२०२२
Grades K thru 5: (कक्षा के.जी. देखि ५ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Pre-K:(पू-के):

Choice Lottery **छनौट (च्यइस) लट्री**

Grades 6 thru 12 (कक्षा ६ देखि १२ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Grades K thru 5 (कक्षा के.जी. देखि ५ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Pre-K (पू-के):

Alternative Lottery **वैकल्पिक लट्री**

Grades 6 thru (कक्षा ६ देखि १२ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Grades K thru 5 (कक्षा के.जी. देखि ५ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Pre-K (पू-के):

Air Force Junior ROTC Lottery **वायु सेना जूनियर (रिजर्व अफिसर ट्रेनिङ कर्प्स- आर ओ टि सि)कालागि लट्री**

ROTC - Grades 9 thru 12 (आर ओ टि सि - कक्षा ९ देखि १२ सम्म):

*All applications not submitted during above date ranges will be considered LATE

माथिको मिति दायराहरूमा पेश नगरिएका सबै आवेदनहरूलाई ढिलो मानिनेछ

The final day applications can be submitted for:

अन्तिम दिनमा निम्नकालागि आवेदन पेश गर्न सकिन्छ:

Existing CCS Enrolled Students: सि सि एसमा विद्यमान भर्ना भएका विद्यार्थीहरू: ०७/२९/२०२२

Newly Enrolled Students: नयाँ भर्ना भएका विद्यार्थीहरू: १२/०९/२०२२

(नयाँ)

(पहिलाको)

Create +

Student id:

(Click to expand)

School Choice - Student Applications

Sign Out

तपाईं कुन प्रकारको आवेदन पेश गर्न चाहनुहुन्छ?

आवेदनको प्रकारका विवरणहरू

स्कूल छनौट लट्री: तोकिएको स्कूल भन्दा फरक अर्को स्कूल जान आवेदन दिन चाहने विद्यार्थीहरूकालागि।

आरक्षण (रिजर्वसन) भर्ना : हाल पढ्दै गरेको स्कूल जसले त्यस्तै कार्यक्रम भएको अर्को स्कूलमा सीट आरक्षित गर्न सक्ने स्कूलका विद्यार्थीहरूकालागि।

गृह स्कूलमा फर्कने: कलम्बस सिटी स्कूलसको आफ्नो ठेगानाको स्कूलमा भन्दा अर्को स्कूलमा जाँदै गरेका विद्यार्थीहरूकालागि।

छनौट भर्ना: प्रतिभावानका रूपमा पहिचान गरिएका र आवश्यक अतिरिक्त मापदण्डहरू पूरा गर्ने विद्यार्थीहरूकालागि।

अन्तर-जिल्ला खुला भर्ना: कलम्बस सिटी स्कूलसको सिमाना बाहिर बस्ने र कलम्बस सिटी स्कूलस जिल्लाको विद्यालयमा जान चाहने विद्यार्थीहरूकालागि।

वायु सेना JROTC (जे आर ओ टि सि): फोर्ट हेड्समा जुनियर रिजर्भ अफिसर ट्रेनिङ कोर्ष (JROTC) मा भाग लिन इच्छुक ९औं देखि १२औं कक्षामा प्रवेश गर्दै गरेका विद्यार्थीहरूकालागि।

कृपया ध्यान दिनुहोस्: विद्यार्थीको तथ्याङ्कले दिएको मिल्दो मापदण्डमा आधारित आवेदनहरू उपलब्ध छन्। यदि तलका विकल्पहरूमा तपाईंलाई चुट्टिमा छन भने लाग्छ भने कृपया स्कूल छनौट विभागमा सम्पर्क गर्नुहोस्।

Air Force JROTC School Choice Lottery

स्कूल छनौट लट्री आवेदन- विद्यार्थीको ठेगाना प्रमाणीकरण

के यो घर-परिवारको प्राथमिक ठेगाना विद्यार्थीको ठेगाना हो

पछाडि जानुहोस् होइन हो 

स्कूल छनौट लट्री आवेदन: ग्रेड छानुहोस्

निम्नकालागी स्कूल छनौटको लट्री आवेदन

यदि तलको विद्यालय-वर्षकालागि ग्रेड सहि छैन भने सहि ग्रेड स्तर चुनुहोस्।

School Year Grade (विद्यालय वर्षको ग्रेड)

School Year Grade (विद्यालय वर्षको ग्रेड)

पछाडि जानुहोस् अघाडि जानुहोस् 

स्कूल छनौट लट्री आवेदन- स्पेसल एड र इ एस एल छनौट

निम्नकालागी स्कूल छनौट लट्री आवेदन

के तपाईंको बच्चा विशेष शिक्षा सेवाहरु (स्पेसल एडुकेसन सर्विसेस) कालागि योग्य छ?

के तपाईंको बच्चा अंग्रेजी सिक्नुवा (इङ्गिस लर्नर्स - इ एल) कालागि योग्य छ?

(इ एल पहिले अंग्रेजीको रूपमा दोस्रो भाषा (इ एस एल) भनेर चिनिन्थ्यो)

पछाडि जानुहोस् अघाडि जानुहोस् 

General Lottery Screenshots

स्कूल छनौट लट्टी आवेदन- स्कूलहरू छनौट गर्ने

निम्नकालागि स्कूलहरू छनौट गर्नुहोस्

उपस्थित हुने स्कूल:
ठेगानाका आधारको स्कूल:
उपस्थित हुने स्कूल:
आवेदन गर्ने अवधि:

छनौट १, छनौट २ र छनौट ३ फरक हुनैपर्छ।

छनौट १

छनौट २

छनौट ३

पछाडि जानुहोस

अघाडि जानुहोस

Columbus City Map (Approximate Locations)



General Lottery Screenshots


छनौट १, छनौट २ र छनौट ३ फरक हुनेपर्छ।

छनौट १

थप सवरणहरूकालाग यहा छनाट १ मा क्लिक गर्नुहोस्

थप सवरणहरूकालाग यहा छनाट १ मा क्लिक गर्नुहोस्

Columbus City Map (Approximate Locations)



स्कूल छनौट लट्री आवेदन – भाई-बहिनीको पुष्टिकरण

आवेदन गरेको(का) विद्यालय(हरू) सँग भाई-बहिनीको सम्बन्धलाई संकेत गर्ने रेकर्ड(हरू) तल हुन सक्छन्। यदि देखाइएको(का) दाजुभाइ/दिदी बहिनी (हरू) सहि होइन (न) भने कृपया विद्यार्थी सन्दर्भ हटाउन "हटाउनुहोस्" क्लिक गर्नुहोस्। यदि दाजुभाइ/दिदी बाहिनीको सम्बन्ध अवस्थित छ तर विद्यालयहरूको सूचीमा देखाइएको छैन भने कृपया थप्नुहोस् क्लिक गर्नुहोस्।

भाई-बहिनी

हाल कुनै भाई-बहिनी सम्बन्धित छैन।

कालागि सर्तहरूमा सहमत छु

आवेदन पेश गर्न तलको " सहमत " मा क्लिक गर्नुहोस्।

हालमा हाजिर हुँदै गरेको स्कूल वा सेन्ट्रल एग्रील्मेन्ट सेन्टर (केन्द्रीय भर्ना केन्द्र) मा आफ्नो ठेगाना फेरिएको भए सोको प्रमाण तुरुन्तै उपलब्ध गराउनुहोस्। तपाँईको ठेगाना परिवर्तनले आफ्नो लट्री आवेदनलाई कसरी प्रभाव पार्न सक्छ भन्ने बारे प्रश्नहरू छन् भने कृपया डिभिजन अफ स्कूल च्वाइसको फोन नम्बर ६१४-३६५-७४५९ (614-365-7459) मा सम्पर्क गर्नुहोस्। इन्फिनाइट क्याम्पस प्यारेन्ट पोर्टलमा हालको इमेल ठेगाना र फोन नम्बर कायम राख्न अभिभावकहरू जिम्मेवार छन्। प्रदान गरिएको इमेल र फोन नम्बरहरू मार्फत प्रस्तावहरू गरिनेछ।

यातायातकालागि योग्यता (प्राथमिक-एलिमेन्ट्री /माध्यमिक- मिडल स्कूल)

यदि तपाँईको बच्चा विद्यालयबाट दुई माइलभन्दा बढी टाढा बस्छ भने कलम्बस सिटी स्कूल्सले निम्नलाई यातायात उपलब्ध गराउने छ

- ठेगानामा आधारित गृह स्कूल
- तपाँईको समुदायको कुनै पनि परम्परागत स्कूल वा केन्द्र शहर (सेन्टर सिटि) समुदायमा
- तपाँईको बच्चाले आवेदन दिन योग्य हुने कुनै पनि वैकल्पिक स्कूलमा

यातायात (हाई स्कूल)

निम्न दिशानिर्देशहरू अन्तर्गत हाई स्कूलका योग्य विद्यार्थीहरूलाई यातायात उपलब्ध गराइन्छ:

- विद्यार्थी विद्यालयबाट सि सि एस जिल्ला सीमाभित्रको दुई माइलभन्दा बढीमा बस्नु पर्छ।
- हाई स्कूलका विद्यार्थीहरूकालागि पिक-अप बस स्टप सामान्यतया सब भन्दा नजिकको सि सि एस स्कूलमा हुनेछ।

भाई-बहिनी (प्राथमिक- एलिमेन्ट्री) ले - सामान्य लट्रीमा फाराम भरेको भए मात्र लागू हुन्छ

भाई-बहिनी (सिब्लिड)हरू भनेको एउटै घरका छोराछोरी हुन, साझा कानुनी अभिभावक हुने र एउटै ठेगाना भएका बच्चाहरू हुन। प्रारम्भिक प्रस्तावहरू मार्फत स्वीकार नगरिएका सिटहरू (प्रतिक्षा सुची) वेटलिस्टमा रहेका भाई-बहिनी (सिब्लिड)लाई उनीहरूले भरेको फारामको क्रमका आधारमा प्रस्ताव गरिनेछ।

दभाई-बहिनी (सिब्लिड) (मिडल/हाई स्कूल)-सामान्य लट्रीमा फाराम भरेको भए मात्र लागू हुन्छ

भाई-बहिनी (सिब्लिड)हरू भनेको एउटै घरका छोराछोरी हुन, साझा कानुनी अभिभावक हुने र एउटै ठेगाना भएका बच्चाहरू हुन। परम्परागत विद्यालयहरूकालागि प्रारम्भिक प्रस्तावहरू पछि पनि नभरिएका कुनै पनि सिटहरू वेटलिस्टमा रहेका भाई-बहिनीहरूलाई उनीहरूले भरेको फारामको क्रमका आधारमा प्रस्ताव गरिनेछ। भाईबहिनीको नियुक्ति पछि बाँकी रहेका सिटहरूमा प्रतीक्षा सूचीमा रहेका अरु बच्चाहरूलाई प्रस्ताव गरिनेछ। प्रारम्भिक चिट्ठा पछि वैकल्पिक स्कूलहरूमा बाँकी रहेका सिटहरू भाई-बहिनी प्रतिक्षा सूची र गैर-भाई-बहिनी प्रतिक्षा सूचीको बीचमा वैकल्पिक क्रममा आलो पालो गरि प्रस्ताव गरिनेछ। यसरी पहिलो सिट प्रतिक्षा सूचीमा रहेका भाई-बहिनीलाई प्रस्ताव गरिनेछ, अब अर्को प्रस्ताव गैर-भाई-बहिनी प्रतिक्षा सूचीबाट गरिनेछ, तेस्रो भाई-बहिनी प्रतिक्षा सूचीबाट र यस्तै अन्य।

किन्डरगार्टेनमा उमेरको आवश्यकता (एलिमेन्ट्री)

किन्डरगार्टेनकालागि आवेदकहरू सेप्टेम्बर ३० सम्ममा ५ वर्ष पुगेको हुनुपर्छ। ज्युन महिनामा (साइकोलोजिकल सर्विस डिपार्टमेन्ट) मनोवैज्ञानिक सेवा विभागले दिएको प्रारम्भिक प्रवेश परीक्षा (अर्ली एन्ट्र्यान्स टेस्ट-इ.इ.टि) मार्फत स्वीकृत नभएसम्म उमेरको शर्त पूरा नगर्नेहरूले आवेदन दिन सक्ने छैनन्। आवेदन बुझाउदा इ.इ.टि अनुमोदन पत्रको एउटा प्रतिलिपि बुझाउनु पर्ने हुन्छ नत्र यसको प्रकृया अघडि बढाउन सकिँदैन।

विशेष शिक्षा (स्पेसल एड्युकेशन) र दोस्रो भाषाका रूपमा अंग्रेजी (इ एस एल)

वैकल्पिक वा परम्परागत विद्यालयकोलागि आवेदन पेश गर्न चाहने अपाङ्गता भएका विद्यार्थीहरू र सीमित अङ्ग्रेजी प्रवीणता भएका विद्यार्थीहरूका अभिभावकहरूले पहिले स्कूल भ्रमण गर्न सिफारिस गरिन्छ। अपाङ्गता भएका विद्यार्थीहरूका साथै अङ्ग्रेजी भाषा सिक्नेहरूलाई पनि चिट्ठा मार्फत आफ्नो मनपर्ने स्कूलहरूमा आवेदन दिन समान अवसर दिइनेछ। अपाङ्गता भएका विद्यार्थीहरूकालागि स्कूलमा प्रदान गरिने सेवाहरू व्यक्तिगतकृ शिक्षा कार्यक्रम (आइ इ पि) टोलीले निर्धारण गर्नेछ।

अनुशासनात्मक स्थानान्तरण

कुनै पनि विद्यालयबाट अनुशासनात्मक कारणले स्थानान्तरण गरिएको विद्यार्थीले त्यो स्कूलमा पुनः आवेदन दिन सक्दैन। हालको स्कूल वर्षमा लगातार १० वा सोभन्दा बढी दिनकालागि सुनुवाइ कार्यालयबाट निष्कासन गरिएका विद्यार्थीहरूले अर्को स्कूल वर्षकालागि परम्परागत स्कूलहरूको चिट्ठा प्रक्रियामा पहुँच गर्न सक्तैनन्।

अन्तर-जिल्ला खुला भर्ना (IOE)

कलम्बस सिटि स्कूल्सको सीमाबाहिर बस्ने विद्यार्थीहरूले प्रत्येक वर्ष अन्तर-जिल्ला खुला भर्ना (आइ ओ इ) आवेदन (अभिभावक पोर्टल मार्फत) र हालको ठेगानाको प्रमाण पेश गर्नुपर्छ। आवेदन पेश गर्नुले भर्ना भएको भन्ने ग्यारेन्टी हुँदैन।

• यातायात गराउने अभिभावकको जिम्मेवारी हो।

अन्तरशैक्षिक एथलेटिक्स (खेल)

• **अत्यन्तै महत्त्वपूर्ण!** हाई स्कूल परिवर्तन गर्ने ९औँ कक्षा दोहोर्याउने वा १०औँ, ११औँ वा १२औँ कक्षामा प्रवेश गर्ने विद्यार्थीहरू अन्तरविद्यालय एथलेटिक्समा भाग लिन अयोग्य हुनेछन्। कुनै निजी वा सामुदायिक स्कूलबाट कलम्बस सिटि स्कूल्समा भर्ना भएका विद्यार्थीहरू सहितका विद्यार्थीले पहिले भाग लिएका खेलकुद मौसममा ५०% ले भाग लिन पाउनेछन्।

अघिल्लो स्कूलमा योग्यता स्थापित नगरेका हाई स्कूल (उच्च विद्यालय) को पहिलो वर्षका विद्यार्थीहरू प्रभावित हुँदैनन्। यदि तपाईंसँग प्रश्नहरू छन् भने एथलेटिक निर्देशकसँग बैठकको तालिका बनाउनुहोस्। विद्यार्थीले आफ्नो हाई

स्कूलकालागि आधिकारिक दर्ता प्रक्रिया पूरा नगरेसम्म र वास्तवमा त्यस्तो हाई स्कूलमा भर्ना र उपस्थित नभएसम्म योग्यता स्थापना गर्नलाई प्रक्रिया सुरु गर्न एथलेटिक निर्देशक असक्षम हुन्छन्।

- पहिलो पटक ९औं कक्षामा प्रवेश गर्ने विद्यार्थीहरूले आफू भर्ना भएको हाई स्कूलमा ४ वर्षकालागि योग्यता स्थापित गर्नेछन् र पहिलो दिनबाटै उपस्थित हुनेछन् र विद्यार्थीले कक्षा सुरु हुनु भन्दा पहिले, -स्क्रिमेज वा खेल-जुन पहिले हुन्छ त्यसमा भाग लिनेछन्।
- अन्तर शैक्षिक खेल (इन्टरस्कोलास्टिक एथलेटिक्स) (कलम्बस अल्टर्नेटिभ हाई स्कूल/फोर्ट हेइस हाई स्कूल) मा जान प्रस्ताव नगर्ने विद्यार्थीहरूको कलम्बस सिटि स्कूल्सका हाई स्कूलमा आइ ओ इ (अन्तरजिल्ला खुला भर्ना) को एथलेटिक्समा भाग लिन योग्यता हुने छैन।
- क्रस-भर्ना गरिएका र अर्को स्थानमा उपस्थित हुने विद्यार्थीहरूले उनीहरू क्रस भर्ना भएका (भिक्याप, डि-भ्राई वा करियर सेन्टर) केवल हाई स्कूलमा मात्र भाग लिन सक्छन्।
- कृपया ध्यान दिनुहोस् कि ओहायो हाई स्कूल एथलेटिक संघमा योग्यतालाई असर गर्ने सेमेस्टर र उमेर सहभागिताका प्रतिबन्धहरू छन्। विशेष प्रश्नहरूकालागि एथलेटिक निर्देशकसँग बैठकको तालिका बनाउनुहोस्। विशेष विवरणहरूकालागि अनलाइनमा ओ एच एस ए ए (OHSAA) मा योग्यता बिषयक जाँचसूची हेर्नुहोस्।
- कृपया ध्यान दिनुहोस्: सि सि एस-भिक्याप (CCS-VCAP) का पाठ्यक्रमहरू एन सि ए ए (NCAA) का योग्यताका अवसरहरूसँग बाझिन्छन्। विद्यार्थी-एथलेटिक्सले भिक्याप (VCAP) पाठ्यक्रममा भर्नाका बारेमा विचार गर्नु अघि मार्गदर्शन-सल्लाहकारसँग बैठकको समय तालिका बनाउनुपर्छ।

निवेदन प्रक्रिया

समयसीमा पछि आवेदन दिने आवेदकहरूलाई उनीहरूको सम्बन्धित प्रतीक्षा सूचीको अन्त्यमा उनीहरूले प्राप्त गरेको क्रमका आधारमा राखिनेछ। **यदि तपाईंलाई नियुक्ति (प्लेसमेन्ट) प्रस्ताव गरिएको छ भने** समयसीमा सूचित गरी तपाईंको जवाफको आवश्यकता छ। यदि अन्तिम म्याद भित्र जवाफ प्राप्त भएन भने आवेदन रद्द गरिनेछ र प्रतीक्षा सूचीमा अर्को विद्यार्थीलाई नियुक्तिको प्रस्ताव गरिनेछ। सामान्यतया, पछिल्ला प्रस्तावहरूको प्रतिक्रियाकालागि दुई दिन दिइन्छ। **स्कूलकालागि प्रस्ताव स्वीकार गर्नुले अन्य सबै आवेदनहरू रद्द हुन्छन्।** अघिल्लो स्कूल वा गृह स्कूलमा सिटि अर्को विद्यार्थीलाई प्रस्ताव गरिनेछ। यदि तपाईं एक प्रस्ताव अस्वीकार गर्नुहुन्छ र तपाईंका अन्य छनौटहरूकालागि प्रतीक्षा सूचीमा हुनुहुन्छ भने ती प्रतीक्षासूची आवेदनहरू सक्रिय रहन्छन्। प्रस्तावहरू सेप्टेम्बरको पहिलो पूर्ण हप्तातिर गरिनेछ। सिटि उपलब्धता समीक्षा गरिनेछ र पहिलो र दोस्रो मध्यावधि पछिको हप्ता, पहिलो त्रैमासिकको अन्त्य र जाडो विदा अघिको हप्तामा प्रस्तावहरू पुनः बनाइनेछ। यदि तपाईंले स्वीकृतिको बारेमा आफ्नो मन बदल्नुभयो भने तपाईंले ठेगानाद्वारा विद्यार्थीको गृह स्कूलकालागि अर्को नियुक्ति लिन पुनः आवेदन दिनुपर्छ। नयाँ नियुक्ति स्वीकृत नभएसम्म तपाईंको बच्चा पहिला स्वीकृत स्कूलमै प्रतिबद्ध भएको भनिन्छ। **यदि कुनै विद्यार्थीलाई स्कूलको पहिलो दिन मै राखेन भने अब मूल असाइनमेन्ट नै मान्य रहन्छ।**

यदि तपाईंसँग यो आवेदन पेश गर्नु अघि कुनै प्रश्नहरू छन् भने कृपया स्कूल छनौट (स्कूल च्चइस) को बारम्बार सोधिने प्रश्नहरू (FAQ) हरूको समीक्षा गर्नुहोस्।

अस्वीकार छ

सहमत छु

रद्द गर्छु

General Lottery Screenshots

स्कूल छनौट (स्कूल च्वइस) - विद्यार्थीका आवेदनहरू

On Time Date Range समय मै गर्नु पर्ने मितिका दायरा

Sign Out 

Open Enrollment Lottery **खुल्ला भर्नाकालागि लट्री**

Grades 6 thru 12: (कक्षा ६ देखि १२ सम्म): ०१/०५/२०२२ देखि ०२/२८/२०२२
Grades K thru 5: (कक्षा के.जी. देखि ५ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Pre-K:(पू-के):

Choice Lottery **छनौट (च्वइस) लट्री**

Grades 6 thru 12 (कक्षा ६ देखि १२ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Grades K thru 5 (कक्षा के.जी. देखि ५ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Pre-K (पू-के):

Alternative Lottery **वैकल्पिक लट्री**

Grades 6 thru (कक्षा ६ देखि १२ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Grades K thru 5 (कक्षा के.जी. देखि ५ सम्म): ०२/०१/२०२२ देखि ०३/३१/२०२२
Pre-K (पू-के):

Air Force Junior ROTC Lottery **वायु सेना जूनियर (रिजर्व अफिसर ट्रेनिङ कर्प्स- आर ओ टि सि)कालागि लट्री**

ROTC - Grades 9 thru 12 (आर ओ टि सि - कक्षा ९ देखि १२ सम्म):

*All applications not submitted during above date ranges will be considered LATE

माथिको मिति दायराहरूमा पेश नगरिएका सबै आवेदनहरूलाई ढिलो मानिनेछ

The final day applications can be submitted for:

अन्तिम दिनमा निम्नकालागि आवेदन पेश गर्न सकिन्छ:

Existing CCS Enrolled Students: सि सि एसमा विद्यमान भर्ना भएका विद्यार्थीहरू: ०७/२९/२०२२

Newly Enrolled Students: नयाँ भर्ना भएका विद्यार्थीहरू: १२/०९/२०२२

(नयाँ)

(पहिलाको)

Create 

Student id:

(Click to expand)

साइन आउट गर्दा यो विन्डो बन्द हुनेछ र तपाईंको सत्र समाप्त हुनेछ। के तपाईं साइन आउट गर्न निश्चित हुनुहुन्छ?

रह गर्नु-साइन आउट गर्दिन

ठिक छ/ साइन आउट गर्नु

Sign Out 